

कीर्तिपुरको चित्रण



कीर्तिपुर सन्देश

KIRTIPUR SANDESH WEEKLY

साप्ताहिक

बाघ भैरव बैक्विट (पार्टी प्यालेस)

नगाउँ, कीर्तिपुर -१६

विवाह, ब्रतवन्ध, जंकू (भिमरथारोहण) लगायत विभिन्न सभा, गोष्ठी, पिकनिक आदिको लागि हामीलाई सम्भन्नुहोस ।

सम्पर्कको लागि फोन ९८४१३०२२०३ विजय प्रकाश अफिस : ०१-४३३३५५५

नोट : यस बैक्विटमा विभिन्न भोज भतेर गर्दा छुट्टै हल भाडा (rent) नपर्ने जानकारी गराइन्छ ।

वर्ष ३ अंक ३६ (संयुक्तांक १३६)

ने. सं. ११३४ चिल्लागा तृतीया बुधवा: २०७० चैत्र ५ गते बुधवार (Mar-19, 2014)

मूल्य रु.५/-

खुशिको खबर

दर्शन बचत तथा ऋण सहकारी संस्था लि. मा REMITTANCE सेवा सुरु भएको छ ।



दर्शन बचत तथा ऋण सहकारी संस्था लि.

बहिरिगाँव, कीर्तिपुर-१७ (नेपाल टेलिकमसंगैको घर) फोन नं. ४३३४२३५

लोकसेवा तयारी कक्षाहरू धमाधम सञ्चालन

प्रशिक्षकहरू :

दक्ष, अनुभवी, वरिष्ठ र पुस्तक लेखक

खरिदार

प्रथम, द्वितीय र तृतीय पत्र

समय : विहान ६ बजे र साँझ ५ बजे

हाम्रा सेवाहरू :

- दैनिकरूपमा निशुल्क नोटहरू दिइने र सामान्य ज्ञानको परीक्षा हुने
- एक हप्तासम्मको कक्षाहरूको Schedule अग्रिम दिइने साथै लेखनशील विकासको लागि विज्ञानद्वारा आवश्यक रूपमा कक्षाहरूको व्यवस्था ।
- दैनिक र नियमित कक्षा संचालन हुने (समय परिवर्तन नहुने) परीक्षा लोकसेवा स्तरको Model मा नै लिइने । थप Bonus, Revision र Exam Technique कक्षाहरूको साथै परीक्षामा लेखिएका कपीहरू उचित सुझाव सहित पुनः फिर्ता दिइने व्यवस्था
- निजामति सेवा क्षेत्रका अति योग्य, अनुभवी, विज्ञ, पुस्तक लेखक तथा विद्यार्थीहरूमा लोकप्रिय शिक्षकहरूद्वारा कक्षाहरूको व्यवस्था साथै प्रत्येक हप्ता परीक्षा र परीक्षा सम्बन्धि निःशुल्क विशेष परामर्श साथै Projector द्वारा कक्षाहरूको व्यवस्था गरिने ।
- निशुल्क एक महिने Special Computer Course (लोकसेवाको Syllabus अनुसार) साथै Interview Preparation कक्षाहरूको व्यवस्था

Valley Institute

Ph: 01-4332509/9849421216
Near Kirtipur Gate

यहाँ सुगर,पाइल्स, युरिक-एसिड, पिनास, तथा अल्सर निको पार्ने विशुद्ध जडिवुटी पाइन्छ । सम्पर्क:- फिटनेस प्वाइन्ट ट्रेडिङ्ग, फोन ४३३६७०१, ९८०३५०२२५९

ग्यारेन्टी उपचार ! ग्यारेन्टी उपचार ! ! ग्यारेन्टी उपचार !!!

एक्युप्रेसर थेरापी र हर्बल पद्धतिद्वारा

उपलब्ध सेवाहरू :

- ढाड, कम्मर र हाड जोर्नीको दुखाई चटक्कै निको पार्ने ।
- शतप्रतिशत प्रेसर तथा सुगर कन्ट्रोलमा राख्ने ।
- गर्दन, नसा र घुँडाको दुखाई चटक्कै निको पार्ने ।
- थाहै नदिई जाँड-रक्सीको कुलत सातदिनमै छुटाउने ।
- युरिक एसिड, ग्याष्ट्रिक तथा पायल्स सजिलै निको पार्ने ।
- कपाल झर्न तुरुन्तै रोकि विस्तारै नयाँ कपाल उमार्ने ।
- गर्भावस्था पछिको महिलाको पेटको सेतो धर्सा हटाउने ।
- ढिलो, सुकेको भुण्डेको तथा अविकसित स्तन बढाउन ।
- चायाँ पोतो, डण्डीफोर, तिल कोठी तथा चाउरीपना हटाउने ।
- भद्दा र मोटो शरीरको तौल सहज रूपमा घटाउने ।
- दुब्लो-पातलो कमजोर शरीरको तौल बढाउने ।
- यौन दुर्बलता, शीघ्रपतन र कमजोरीलाई शक्ति बढाउने ।
- सुगर, प्रेसर, हाईट तथा शरीरको तौल नाप्ने ।
- चुरोट, गाँजा तथा ट्याब्लेट जस्ता ड्रग्स छुटाउने ।
- थेरापी साथै अन्य शारीरिक व्यायामको पनि व्यवस्था छ ।
- कपाल स्ट्रेट र कर्ली बनाउने Styler मेसिन पनि पाइन्छ ।



फिटनेस प्वाइन्ट ट्रेडिङ्ग

नेपाल टेलिकम बाहिरीगाउँ, कीर्तिपुर

खोल्ने समय: विहान ७ बजेदेखि ९ बजे सम्म

बेलुका ४ देखि ६ बजे सम्म

थेरापी गरेको चार्ज रु ६०।- (साठि) मात्र

फोन नं.०१-४३३६७०१, ९८०३५०२२५९, ९८४९९८९९७६

बत्ति नआएको समयमा पनि थेरापी संचाल हुने छ ।



‘पहिचानया संविधान ज्यापु जातिया अभियान’

ज्यापु महागुथि

स्वक्वःगु तःमुँज्या ग्वसाःखलः

ज्यापु महागुथिको तेस्रो अधिवेशनको पत्रकार सम्मेलन

पहिचानसहितको संविधान ज्यापु जातिको अभियान मूलनारा लिएर ज्यापु महागुथिले तेस्रो महाधिवेशन यही चैत्र ८ र ९ गते काठमाण्डौमा भव्यताका साथ गर्न लागेको छ। यसको तयारी सम्बन्धमा पत्रकारहरुलाई जानकारी दिन फागुण २९ गते काठमाण्डौको त्यंगलमा पत्रकार सम्मेलन गरेको थियो। ज्यापु महागुथिका अध्यक्ष राजभाई ज्यापुको सभापतित्वमा भएको उक्त पत्रकार सम्मेलनमा महासचिव न्हूच्छेकाजी महर्जनले प्रेस वक्तव्य पढेर सुनाउनु भएको थियो।

प्रचार प्रसार संयोजक ज्ञान बहादुर महर्जन नेवाःले संचालन गर्नु भएको उक्त कार्यक्रममा पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ ज्यापु महागुथिका संगठन विभाग प्रमुख राजभाई जकःमि, संरक्षक विपेन्द्र महर्जन, संरक्षक मोहनकृष्ण डंगोलले जवाफ दिनु भएको थियो। कार्यक्रमको अन्तमा सभापति राजभाई ज्यापुले यस महाधिवेशनले ज्यापु जातिलाई राष्ट्रियस्तरमा संगठीत गरेर आफ्नो जाति र देशलाई अगाडि बढाउने मूल उद्देश्य लिएको भनाई राख्दै कार्यक्रम समाप्त गर्नु भएको थियो। सो पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ प्रस्तुत छ जस्ताको तस्तै :

प्रेस वक्तव्य

ज्यापु जातियात राष्ट्रियस्तरय संगठीत याना: थःगु जाति व देययात च्वन्थ्याकेगु मू तातुना ज्वना: नेपाल संवत् १९९३ सं ज्यापु महागुथिया पलिस्था जूगु खः। वंगु नेपाल संवत् १९३९ स नेवा: स्वायत्त राज्यया नितिं ज्यापु महाधिवेशन धइगु नारा थ्वयेका: तोखाय जूगु निक्वःगु तःमुँज्या ज्यापु महागुथिया विधान संघीय स्वरुपयात ल्वयेक भिंकेगु क्वःज्यूकथं वंगु ने.सं. १९३४ थिलागा: चौथि (पुष ६ गते) खुन्हु विशेष विधान महाधिवेशन याना: विधान भिंकेज्या जुइ धुंकूगु जुल। थ्वहे विधानकथं आ: वइगु नेपाल संवत् १९३४ चिल्लागा: खष्टि व सप्तमि (वि.सं २०७० चैत्र ८ व ९) निन्हु यंकं ज्यापु महागुथिया स्वक्वःगु तःमुँज्या जुइत्यंगु लसताया खं कनाच्वना। थ्व तःमुँज्याया ज्याभ्वः व तातुनाया खँय सार्वजनिकरुप जानकारी वीगु नितिं थौं नेवा: पत्रकार सम्मेलन याना: थ्व प्रेस वक्तव्य पिथनागु जुल।

१) तःमुँज्याया तातुना व नारा

स्वक्वःगु तःमुँज्याया तातुना मध्ये छगू तातुना संगठन विस्तार व सुदृढीकरण खः। आ:तकया दुने स्विनगलय संगठन निर्माण ज्या थ्यंमथ्यं पुवने धुंकूगु दुसा स्विनगलं पिने तिस्तुंगु लागाय व मकवानपुरय महागुथिया लागु निर्माण जुइ धुंकूगु जुल। भरतपुरय नं लागु समिति स्वनेगु नितिं तयारी समिति गठन जुइ धुंकूगु दुसा त्रिशुली व पोखराय समिति स्वनेगु नितिं सहलह जुयाचंगु दु। थ्व फुक्क थासय स्थानीयरुप अधिवेशन व पार्षद मुँज्या याना: केन्द्रीय पार्षद व नाय: पुचःया प्रतिनिधि ल्ययेगु ज्या जुयाचंगु जुल। विधानकथं थःथःगु लागाय स्थानीयरुप संगठन स्वना: वा न्हूधा: याना: संगठन सुदृढीकरण यायेगु ज्या नं जुयाचंगु दु।

ज्यापु महागुथिं भी ज्यापु, भी नेवा: व भी नेपा:मि धैगु भावना कयेच्याना: न्ह्या: वया च्वनागु संस्था खः। गबलेतक नेवा: दुनेया थीथी जातियाके भी नेवा: धइगु भावना बलनीमखु अबलेतक नेवा: जातिया उत्थान जुइमखु धइगु ज्यापु महागुथिया मान्यता खः। भीगु मांभाय मन्त धा:सा ज्यापु नं दइमखु, नेवा: नं दइमखु। अथे जूगुलिं ज्यापु महागुथिं नेपालभासाया संरक्षणया नापनापं भीगु लिपि छयलेगु, नेपाल संवत् छयलेगु नितिं फूचा:कथं पला: न्ह्याका वयाच्वनागु जुल। उलिजक मखु नेवा: जातिया मू मंका: आजु नेवा: स्वायत्त राज्य प्राप्तिया नितिं न्ह्या: वनेगु नं ज्यापु महागुथिया छगू मू



तातुना खः। ज्यापु महागुथि नं दुथ्या:गु नेवा: स्वायत्त राज्य मंका: संघर्ष समितिया आजु पुवंकेगु ज्याय् अझ धिसिलाक न्ह्या: वनेगु नितिं नं तःमुँज्याय सहलह यायेगु ज्याभ्वः दु।

थ्व ई संविधान निर्माणया ई जूगुलिं महागुथिं तःमुँज्याया नारा नं संविधान विषययात थिया: पहिचानया संविधान ज्यापु जातिया अभियान धैगु नारा पितवीगु ज्या जूगु दु। नेवा: स्वायत्त राज्य व धर्मनिरपेक्ष राज्य सुनिश्चित जूगु संविधान निर्माण ज्वीमा: धइगु थ्व नाराया मू भावना खः। नेपा: बहुजातीय, बहुधार्मिक, बहुभाषिक व बहुसांस्कृतिक देय जूगुलिं देसया दक्व जाति, भाषा, धर्म व संस्कृतियात समान अधिकार वीमा: व थ्वहे भावनाकथं सकसिगु पहिचानयात कयेच्याना: संविधान निर्माण यायेमा: धइगु ज्यापु महागुथिया अवधारणा खः। थ्व अवधारणाकथं संविधान निर्माण याकेया नितिं राजनैतिक पार्टी व सभासदतयत इनाप यायेगु व दवावमूलक ज्याभ्वः न्ह्याका वनेगु जुइ। थ्व ज्या अझ सशक्त यायेया नितिं नेवा: व आदिवासी जनजातितलसे जाना: ऐक्यबद्धता क्यना: न्ह्या: वनेगु नं ग्वसा: दु। ज्यापु जाति संस्कृतिया पिवा: जक मखु देय्या थुवा: नं खः धैगु ज्यापु महागुथिया मान्यतायात ल्वयेक ज्यापु महागुथिं गुगु नं राजनैतिक पार्टीया ल्यू ल्यू मवसे राष्ट्रिय राजनीतिया स: थ्वयेकेगु ग्वसा: दु, ज्यापु जाति राष्ट्रिय नेतृत्वय न्ह्या: वनेगु ग्वसा: दु।

२) ज्यापु महागुथिया विधान

च्यय न्ह्यथनाथे ज्यापु महागुथिं संघीय स्वरुपयात ल्वइकथं विधान भिंकेगु ज्या जुइ धुंकूगु दु। थ्व विधानकथं ज्यापु महागुथिया नीति निर्माण, ज्याभ्वः व नेतृत्व केन्द्रीकृत मजुसे विकेन्द्रीकृत ज्वीगु जूगु दु। महागुथिया फुक्क लागया प्रतिनिधि दुथ्या:गु नाय: पुचः हे ज्यापु महागुथिया कार्यकारी केन्द्रीय सर्वोच्च अंग खः। थ्वहे नाय: पुचलं ज्यापु महागुथिया नीति निर्माण व नेतृत्वकारी भूमिका मिहती। थ्वहे पुचलं महागुथिया केन्द्रीय नाय: ल्यइ। महाधिवेशनं मूछ्याञ्जेया नेतृत्वय सचिवालय ल्यइ। ब्यागलं जुइगु प्रावधान छगू वाहेक थःथःगु लागया नीति दयेकेगु, संगठन निर्माण यायेगु, ज्याभ्वः न्ह्याकेगु आत्मनिर्णयया अधिकार थःथःगु लागयात दइ। ज्यापु वस्ति दुगु नेपा:या गुगु नं भौगोलिक लागाय ज्यापु महागुथिया लागु समिति स्वना: वनेगु ग्वसा: दु अथे हे देसपिने नं महागुथिया अन्तर्राष्ट्रिय लागु वा सम्पर्क ज्याकू दयेका: न्ह्या: वनेगु प्रावधान विधानय दुथ्या:गु दु।

३) तःमुँज्याया ज्याभ्वः

महागुथिया थ्व तःमुँज्याया ज्याभ्वः स्वंगू चरणय ज्वी।

(क) सांस्कृतिक याली

स्विनगः दुने व पिनेया ज्यापु समूदायं थःपिनिगु जातीय पहिचान न्ह्यव्येकथं बाजं भंकीनापं थ्वहे वइगु चिल्लागा: खस्थि (वि.सं २०७० चैत्र ८ गते) सुर्थासिया १० ता: इलय येँदेय्या थीथी थासं सांस्कृतिक याली पिकया: केन्द्रीकृत यालीकथं वसन्तपुरय मुं वयेगु ज्याभ्वः दु। थुगु याली ऐक्यबद्धता क्यनेया नितिं सकल नेवा: व नेपा:मिपिन्त इनाप यायेगु नं ग्वसा: दु। ज्यापु जाति थःपिनिगु नितिं जकमखु देय रक्षाया नितिं दना वल धइगु सन्देश राष्ट्रिय व अन्तर्राष्ट्रिय ख्यलय थ्यंक प्रचार यायेगु थ्व यालीया उदेश्य खः। नापनापं ज्यापु जाति पहिचानया संविधानया पक्षय दु धैगु क्यनेगु व थ्व पक्षय सम्बिधान दयेकेत दवाव वीगु नं थ्व यालीया उदेश्य खः।

(ख) उलेज्या

सांस्कृतिक याली क्वचायेका: थ्वहे दिनय वसन्तपुरय नातुं न्हिनसिया १२:०० ता: इलय तःमुँज्याया उलेज्या जुइ। उलेज्याभ्वःया मूपाहाँ सम्माननीय प्रधानमन्त्री शुशील कोइराला खः। नेपा:या राष्ट्रिय म्ये, नेवा: स्वायत्त राज्यया राष्ट्रिय म्ये व ज्यापु महागुथिया राष्ट्रिय म्ये हायेका: न्ह्याइगु थुगु समारोहस मूपाहाँ व पाहाँपिपाखें भिन्तुना न्वचु वीकेगु ज्याभ्वः दु।

(ग) वन्द शेषण थ्वहे चिल्लागा: सप्तमि (चैत्रया ९ गते) वन्द शेषण यायेगु ज्याभ्वः दु। थुगु शेषणय थीथी प्रतिवेदन व भावि ज्याभ्वः न्ह्यव्येगु, सहलह यायेगु व पारित यायेगु ज्या जुइ। नापनापं न्हुगु नेतृत्व ल्ययेगु व तःमुँज्याय क्वःछिना: ज्यापु महागुथिया काठमाण्डौ घोषणापत्र पिथनेगु ज्याभ्वः नं दु।

च्यय न्ह्यथनाकथं महागुथिया स्वक्वःगु तःमुँज्याया तातुना व ज्याभ्वः छिकपिनिगु पत्रिका व संचार माध्यमय प्रकाशन व प्रशारण यानादीत सकल पत्रकारपिन्त इनाप यानाच्वना। सुभाय।

राजभाई ज्यापु

नायः, स्वक्वःगु तःमुँज्या ग्वसाःखलः

पहिचान सहितया संघीयता ज्यापु जातिया अभियान मू नारा बिया

जूवनाचंगु ज्यापु महागुथिया स्वक्वःगु राष्ट्रिय तःमुँज्याय

व्वति कायेनु ! व्वति कायेनु !! व्वति कायेनु !!!

प्रधानमन्त्री सुशील कोइरालाया मूपाहाँसुइ जुइगु उद्घाटन

समारोह बसन्तपुरय २०७० चैत्र ८ गते शनिवा: न्हिनय १२ ता ईलय
किपूमितयगु नितिं जानकारी

सांस्कृतिक भाँकी सहित याली वनेगु

मुनेगु चैत्र ८ गते किपू गेट (न्हूबजा:),

ई सुथय १०:३० ता इलय

बसया नं व्यवस्था दु

स्वापू फोन ९८४१४०१०७७,

४३३३००७



ज्यापु महागुथि

किपू नगर समिति



कीर्तिपुरवाट एसएलसीमा कति सहभागी ?

कीर्तिपुर सन्देश/

विद्यालयस्तरको पढाईको अन्तिम परीक्षा एसएलसी परीक्षा-२०७० भोलि चैत ६ गते बाट सुरु हुन गइरहेको छ। फलामे ढोका भनिने परीक्षामा सामुदायिक विद्यालय र संस्थागत विद्यालयबाट गत वर्ष र यस वर्षमा के कति जना विद्यार्थी सहभागिता हुन गइरहेको छ, तलको तालिकाबाट स्पष्ट हुने छ।

विद्यालयको नाम	२०६९ - २०७०	१५. साउथ भ्याली	१५	१५
१. पुष्पसदन आ.मा.वि.	१०९ १००	१६. केक्स स्कूल	१४	९
२. लेबोरेटरी उच्च मा.वि.	६९ ७९	१७. अनर इन्टरनेशनल	९	६
३. पाँगा मा.वि.	३८ ६९	१८. बाघभैरव बोर्डिंग	२४	१९
४. राराहिल मा.वि.	५७ ६९	सामुदायिक विद्यालय तर्फ		
५. उज्ज्वल शिशु नि.	५६ ५५	१. जनसेवा उच्च मा.वि.	५२	६०
६. न्यू होराइजन (गत वर्षको उपलब्ध नभएको)	५२	२. मङ्गल उच्च मा.वि.	४०	३८
७. क्रिएटिभ एकेडेमी ३३	३५	३. टौदह उ.मा.वि.	२९	२५
८. हिलटाउन उच्च मा.वि.	४० ३४	४. बालकृमारी मा.वि.	२६	२२
९. एपीएफ	२५ २९	५. कीर्तिपुर मा.वि.	२३	२९
१०. शुभकामना	१८ २९	६. बाघभैरव (चम्पादेवी)	२४	२०
११. गोल्डेन रेज	९ १४	७. विश्व रा. मा. वि.	१२	१७
१२. कीर्ति सेकेन्डरी	१५ १४	८. आदिनाथ मा.वि.	२४	१४
१३. मेगस स्कूल	१५ १३	९. वैष्णवी	१०	१३
१४. ग्रीन भिलेज	८ १०	१०. गोरखनाथ मा.वि.	८	४

ई. पद्मलालद्वारा पुरस्कारको घोषणा

विगत २०४० सालदेखि जनसेवा उच्च मा.वि. पाँगामा कक्षा ईसीडीदेखि कक्षा ५ सम्म वार्षिक परीक्षामा प्रथम, द्वितीय र तेस्रो हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्न आफ्नो हजुरबुबाको नाममा विश्वनाथ अक्षयकोष बनाई पुरस्कार दिदै आउनु भएका पाँगा इचाखेल निवासी ईन्जिनियर पद्मलाल महर्जनले अर्को पुरस्कारको घोषणा गर्नु भएको छ।



एकसय रुपैयाँ पुरस्कार दिने घोषणा गर्नु भएको छ। उक्त पुरस्कार उहाँका स्वर्गीय बुबा नन्दलाल महर्जन र आमा सानु महर्जनको स्मृतिमा नन्दलाल-सानु पुरस्कार नामाकरण गरी प्रदान गर्न लाग्नु भएको छ। स्मरणीय छ गत वर्ष ई पद्मलाल महर्जनले पाँगा मा.वि.को कार्यक्रममा वितरण गर्ने गरी काठमाडौं दक्षिण क्षेत्रबाट एस.एल.सी परीक्षामा सामेल भइ बाट सामेल हुने विद्यार्थीहरूमध्ये सबैभन्दा बढी अंक ल्याउने एक छात्र र एक छात्रालाई जनही रु.५,१००/- अक्षरेपी पाँच हजार घोषणा गर्नु भएको थियो।

जनसेवा उच्च माध्यामिक विद्यालय

प्राविधिक प्रशिक्षकको आवश्यकता

यस विद्यालयमा शैक्षिक सत्र २०७१ देखि माध्यमिक तहको कक्षा ९ र १० मा प्राविधिक तथा व्यावसायिक शिक्षा इन्जिनियरिङ्ग संकाय अन्तर्गत 'इलेक्ट्रिकल इन्जिनियरिङ्ग' कक्षाको लागि इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरूले निम्न पदहरूमा मिति २०७०/११/१४ गतेभित्र विद्यालयमा आइपुग्ने गरी आफ्नो बायोडाटा, नागरिकता प्रमाणपत्र र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि सहित दरखास्त आह्वान गरिएको छ। अनुभवीलाई विशेष ग्राह्यता दिइने छ।

क्र.सं.	पद	संख्या	योग्यता	दरखास्त शुल्क
१	प्रशिक्षक	१	नेपाल सरकारको मान्यता प्राप्त शैक्षिक संस्थाबाट इलेक्ट्रिकल/इलेक्ट्रोनिक्स/कम्प्युटर इन्जिनियरिङ्ग विषयमा स्नातक तह उत्तीर्ण गर्नुका साथै इन्जिनियरिङ्ग परिषदबाट इन्जिनियरको प्रमाणपत्र प्राप्त गरेको।	रु. १०००/-
२	सहायक प्रशिक्षक	१	सहायक प्रशिक्षक नेपाल सरकारको मान्यता प्राप्त शैक्षिक संस्थाबाट इलेक्ट्रिकल/इलेक्ट्रोनिक्स/कम्प्युटर इन्जिनियरिङ्ग विषयमा डिप्लोमा तह उत्तीर्ण।	रु. ८००/-

इलेक्ट्रिकल इन्जिनियरिङ्गमा भर्ना खुल्यो। प्रवेश परीक्षा चैत्र ३० गते



जनसेवा उच्च मा.वि.

पाँगा, कीर्तिपुर-१२

सम्पर्क : ४३३०८८०, ४३३१९८२

मूल्यबृद्धिको आन्दोलन के हुन्छ ?

कीर्तिपुरमा पनि विद्यार्थीहरूद्वारा आन्दोलन

कीर्तिपुर सन्देश/

हरेक क्षेत्रमा प्रभावपूर्ण चीज भनेको पेट्रोलियम पदार्थ हो। जब पेट्रोलियम पदार्थमा मूल्यबृद्धि हुन्छ तब सबै चीजमा पनि मूल्यबृद्धि स्वतः हुन्छ। दुवानीमा भाडा बृद्धि भएपछि अन्य सामानमा पनि मूल्य बृद्धि हुने हो।



यसै बीच सरकारले पेट्रोलियम पदार्थमा अकस्मात मूल्यबृद्धि गरेपछि नेपाली जनता भक्तीएका छन्। कांग्रेस र एमालेलाई जनताले संविधानसभामा सबैभन्दा ठूलो र दोस्रो ठूलो दल बनाएका कारण त्यसको उपहार त हैन भनी जनताले प्रश्न गर्न थालेको अवस्था छ। पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै सरकारमा रहेका राजनीतिक दल नेपाली कांग्रेसको भातू संगठन नेविसंघ, एमालेको भातू संगठन अनेरास्ववियु, एकीकृत माओवादीको भातू संगठन अखिल क्रान्तिकारी लगायत एक दर्जन भन्दा बढि विद्यार्थी संगठनहरूले संयुक्त रूपमा आन्दोलन जारी राखेको अवस्था छ। सरकारले मूल्यबृद्धि गरेको विरोधमा नै सरकारवादी दलका विद्यार्थीहरू पनि आन्दोलनमा उत्रेका कारण

कतै वार्ताको नाटक गरि आन्दोलनलाई कमजोर बनाउने त हैन भनी प्रश्न गर्न थालेका छन्। सरकारले वार्ता गरेता पनि मूल्यबृद्धि फिर्ता लिने कुनै पनि संकेत नदिएका कारण आन्दोलन र वार्तालाई संगसंगै लाने भनी विद्यार्थी नेताहरूले बताइरहेको अवस्था छ। यदि विद्यार्थी संगठनहरूबीच नाटकीय रूपमा विभाजन भए मूल्यबृद्धि फिर्ता नहुने निश्चित छ। त्यसैले अब विद्यार्थीहरूले आन्दोलनलाई कसरी अगाडी बढाउने छ भनी सर्वसाधारण नागरिकले हेरिरहेको अवस्था छ। दूधमा मूल्यबृद्धि गरेको केहि दिनमा नै यसरी पेट्रोलियम पदार्थमा पनि मूल्यबृद्धि गरेका कारण सर्वसाधारण जनताको जीवनमा प्रभाव पार्नु

स्वाभाविकै हो। मूल्यबृद्धिको विषयलाई लिएर जनता स्वतः स्फूर्त रूपमा सडकमा भने आएको देखिदैन। हरेक मान्छेले अब त अति नै भयो भन्ने गरेका छन तर सडकमा स्वतः स्फूर्त रूपमा आएको देखिदैन। यसै बीच त्रिभुवन विश्व विद्यालयका विद्यार्थीहरूले कीर्तिपुर क्षेत्रमा पनि आन्दोलन गरेका छन्। सोमवार र मंगलवार दुई दिन विहान ९ बजेदेखि १० बजे सम्म ताँत्या क्षेत्र (कीर्तिपुरको माइक्रोबस पार्क) मा चक्का जाम गरेका थिए। त्यसरी चक्का जाम गरेका कारण सो वाटो हुँदै जाने सवारी साधन प्रभावित भएको थियो। तैपनि सवारी साधन भने टयाइलाफाँट हुँदै संचालन भएको थियो।

कानुनी सल्लाहकार
शानबहादुर महर्जन
प्रकाशक

नजरराम महर्जन
(९८४९०१०७७)

सम्पादक
श्रीकृष्ण महर्जन

प्रबन्धक
निरजमान सिंह

व्यवस्थापन
काठमाण्डौ जि. प्र. का दर्ता नं. २११ -२०६७/०६८

भरत महर्जन, सनम श्रेष्ठ
वेबसाइट व्यवस्थापन
राज श्रेष्ठ

प्रेस: शर्मिला प्रिन्टर्स, डल्लु, काठमाण्डौ

कार्यालय: निखासी टोल: कीर्तिपुर नपा-३

फोन नं.: ४३३३००७

kirtipur_sandesh@live.com

http://kirtipursandesh.blogspot.com



राजेन्द्र अमात्य

रक्सीको दीर्घकालीन प्रयोगले अनेक रोग लाग्नुका साथै सम्भोग क्रियामा पनि उल्टो प्रभाव पार्दछ। रक्सीले उत्तेजित गर्दछ, अनुत्तेजित गर्दछ, इच्छालाई जगाउँछ, तर त्यसको पूर्ति गर्ने शक्तिलाई क्षीण गर्दछ।

हरेक स्वस्थ व्यक्तिको रगतले ९० सेकेण्डभित्र १ लाख ५० हजार किलोमिटर लामो रक्त नलीहरूको बाटो पार गर्दछ। अतः रगत पनि पूर्णरूपमा सफा हुनेछ। तर सधैं रक्सी पिउने व्यक्तिको रगत फोहर भएर रक्त संचारमा ढिलाई हुन्छ। जस्तै : गाडीको डिजेल दही जस्तो जम्यो भने गाडीको इन्जिन स्टार्ट हुँदैन, साथै त्यस गाडीको फिल्टर तथा इन्धन पम्प खोलेर पूर्णरूपमा सफा गर्नु पर्ने हुन्छ। त्यस्तै सधैंभरि रक्सी सेवन गर्ने व्यक्तिको पनि रगत जमेर मुछ्छ, संचालनमा बाधा पुऱ्याउँ अनेक किसिमको रोगले सताउँछ।

कोमोतेजनालाई बढाउनमा प्रभाव पार्ने कुरा अनेक कुरामा

रक्सीले यौनजीवन कमजोर बनाउँछ

निर्भर गर्दछ। जस्तै : रक्सीको मात्रा पिउन सक्ने शक्ति कति समयसम्म पिउँदा त्यसको साथ खाएको अरु पदार्थ आदि खाली पेटमा रक्सी पिउँदा छिटो नशा लाग्छ र खानेकुरा खाँदै पिउँदा नशा विस्तारै लाग्छ। कोहि कोहि व्यक्ति रक्सी पिउन बित्तिकै यौन शक्ति बढेको कल्पना गर्दछ। सुरु सुरुमा रक्सी पिउँदा हरेक मानिसलाई यौन शक्ति र यौनेच्छा बढेको अनुभव हुन्छ। यस्तो अनुभवमा रमाउने व्यक्तिले रक्सीको मात्रा बढाउँदै लान्छ र विस्तारै रक्सीको असरले मानिसको रक्त संचार कमजोर बनाउँदै शरीरको विभिन्न महत्वपूर्ण पार्टले काम गर्न छोड्छन् र यौन दुर्बलता, रक्तप्रदर, नपुंसकता, धातुविकार, उच्च रक्तचाप, मानसिक तनाव एवं कमजोरी जस्ता रोगहरूले सताउने गर्छ।

खानेकुरा सँगै सामान्य मात्रामा रक्सी पिउनेले आत्मा विश्वासका साथ सम्भोग क्रियामा सक्रिय हुन सक्छ र त्यस्ता व्यक्तिको दाम्पत्य जीवन सुखमय हुन्छ र उसमा मानसिक तनाव बढ्दै जान्छ। साथै रक्सी सेवन गर्नेलाई आलस्य र निन्द्रा नलाग्ने हुँदा कामेच्छा पनि घट्न थाल्दछ। पुरुषलाई मात्र होइन, रक्सी धेरै पिउने स्त्रीलाई पनि

विभिन्न समस्या सँगै यौन समस्या पनि बढाउँछ। जस्तै : रजस्वला हुँदा धेरै नै रक्तस्राव हुने, महिना नपुग्दै बीचैमा रक्तस्राव हुने गर्दछ। रक्सी धेरै पिउँदा पति-पत्नि दुबैलाई डर, त्रास, निसन्तान, अपमान, आलस्य एवं मानसिक चिन्ता बढ्दै जान्छ र सम्भोग क्रियामा रुची नै कम हुन थाल्छ।

रक्सीको अधिक सेवनले स्वास्थ्य समस्या भएकाले जुनसुकै डाक्टरको औषधी उपचारले पनि स्वास्थ्य सुधारमा ल्याउन कठिनाई हुन्छ। रक्सीका कारण स्वास्थ्य समस्या भएकाले स्वास्थ्य सुधारमा वा निरोगी बन्न रक्सी पूर्णरूपमा त्याग्नु पर्दछ, अर्थात् रक्सी सेवन नै नगर्ने।

रक्सी सेवन गरी, कमजोर स्वास्थ्य भएका आफ्ना व्यक्तिलाई नयाँ जीवन, नयाँ शक्ति, नयाँ अनुभव अथवा निरोगी जीवन बनाउन चाहनु हुन्छ भने तपाईंको आफ्नै शहर कीर्तिपुरको बाहिरीगाउँ अवस्थित फिटनेस प्वाइन्ट ट्रेडिङलाई सम्भन्नु होला। रक्सीको लत छुटाउने विभिन्न विकल्प रहेका छन्। ती संस्थामा रक्सी सेवन गर्ने व्यक्तिलाई नै लग्नु पर्ने हुन्छ। जसले गर्दा भन्कटिलो, गाह्रो बढी पैसा खर्च गर्नु पर्ने हुन्छ। छिटो सजिलो र कम खर्चबाट नै

रक्सीको लत छुटाउन चाहनेले फिटनेस प्वाइन्ट ट्रेडिङलाई नै सम्भन्नु पर्ने हुन्छ। जहाँ रक्सी छुटाउने अर्थात् रक्सी नै मन नपर्नाउने विशुद्ध जडिबुटि पाउनुका साथै रक्सी सेवन गरेको कारण पत्ता लगाई त्यसको उचित परामर्श पनि पाउन सकिन्छ।

मानिस विभिन्न कारणले रक्सीको लतमा फस्छन्। जस्तै कोही साथीभाईको करकापमा, कोही घर-परिवारमा भ्रै-भ्रगडा भएर कोही रोजगार नभएर कोही आफ्ना गल्फ्रँडले धोका दिएर आदि इत्यादि। यस्तो खालको व्यक्तिलाई कारण पत्ता लगाई त्यसको समाधान गर्ने बाटोतिर लग्न सक्थो भने अवश्य पनि रक्सीको लत छुटाउन मदत पुग्छ। कारण पत्ता लागेर पनि समाधान गर्न असम्भव हुन सक्छ। यदि त्यस्तो व्यक्तिको समस्या समाधान गर्ने सक्दैन भनेर चुप लागेर बस्नु हुँदैन किन कि एकजनाको समस्याले पुरै घर-परिवार र समाजलाई नै दुख दिने खालको समस्या सृजना हुन सक्छ। रक्सीले यौन जीवनलाई मात्र कमजोर होइन, समाज र देशलाई कमजोर बनाउन सक्छ। रक्सीको लत छुटाउऔं, जीवनभर निरोगी भएर बाँचौं र बचाऔं।

सम्पादकीय

ज्यापु महागुथिको महाधिवेशन र दायित्व

पहिचान सहितको संविधान ज्यापु जातीको अभियान भन्ने मूल नाराका साथ आउँदो चैत्र ८ र ९ गते दुई दिने ज्यापु महागुथिको राष्ट्रिय महाधिवेशन हुदैछ।

काठमाण्डौ उपत्यकाका आदिवासी नेवार समुदायभित्र उपत्यकामा सबैभन्दा बढि जनसंख्या रहेको र नेवा: संस्कृतिलाई जीवन्तता दिन अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको ज्यापु समाजको यो एक ढंगको राष्ट्रिय पर्व हो। यो पर्वमा पहिचान सहितको संघीयतालाई मूल मुद्दाको रूपमा उठाएको अवस्था छ भने पछिल्लो समयमा पहिचानवादीहरू पराजित भएको विश्लेषण गर्न थालेको अवस्थामा ज्यापु महागुथिले जुन नारा दिएको छ त्यो ज्यापु समाजका लागि मात्र नभई राष्ट्रद्वारा बहिस्करणमा पारिएका आदिवासी जनजाति तथा अन्य समुदायले पनि अत्यन्तै महत्वका साथ हेर्न थालेको छ। ज्यापु महागुथिको राष्ट्रिय अधिवेशनले अव संघीय संरचना अनुसारको सांठनिक संरचना लागू गर्ने जुन तयारी गरेको छ त्यो पनि नेपालको लागि नमूना हुने अवस्था छ। अतः ज्यापु महागुथिले संघीय संरचनामा गएपछि पहिचानको मुद्दालाई लिएर कसरी कार्यक्रम सार्वजनिक गरिने छ भन्ने कुरा सबैको चासोको विषय बनेको छ।

अतः ज्यापु महागुथिको यो महाधिवेशनले नयाँ नेतृत्व मात्र चयन गरि विगतमा जस्तै अघि बढ्न खोजियो भने नारा अनुसारको काम भएन भनी टिप्पणी हुने अवस्था छ। त्यसैले अहिलेको अवस्थामा ज्यापु महागुथिको काँधमा संघीय संरचनाको संगठन निर्माण र पहिचानको मुद्दालाई लिएर सशक्त रूपमा दबावमुलक कार्यक्रम गर्नुपर्ने दायित्व आएको छ भनी नेतृत्वले बुझ्नु जरुरी छ।

ऐतिहासिक
सहर
कीर्तिपुर
नगरलाई
पर्यटकीय
क्षेत्रको
रूपमा
विकास
गरौं

युथ फोरम नेपालको सांगितिक कार्यक्रम भव्यताका साथ सम्पन्न



टुबोर्ग वियरको प्रायोजनमा युथ फोरम नेपाल कीर्तिपुर शाखाका आशय नेपालको संयोजनमा गत चैत्र १ गते कुटुम्बको सांगितिक कार्यक्रम भयो।

कीर्तिपुरको सामुदायिक खेलकुद मैदान नयाँबजारमा भएको Kutumba Playing for Heritage नाम दिइएको उक्त सांगितिक कार्यक्रममा कुटुम्बका कलाकारहरूको अतिरिक्त फ्रान्सका सांस्कृतिक ब्याण्डले पनि सहभागिता जनाइएको थियो। दुईघण्टासम्म लगातार चलेको सांगितिक कार्यक्रमले खेलकुद मैदानमा दर्शकहरूलाई मुग्ध पारेको थियो। कीर्तिपुरको इतिहासमै विदेशी ब्याण्डले सांगितिक कार्यक्रममा सहभागिता जनाइएको यो नै पहिलो पटक हो भने पनि केही फरक पर्दैन होला। यस कार्यक्रमको सफलताले कीर्तिपुरका युवा जमातको संस्था Asha_ya Nepal का युवाहरू उत्साहित भएका छन्।

उक्त कार्यक्रमका प्रमुख प्रायोजक टुबोर्ग वियर, डी टीसी मोबाईल, मोबाईल मार्केट लगायतले प्रायोजन गरेको थियो।

यस्तो कार्यक्रम गर्ने प्रेरणा कहाँबाट प्राप्त भयो भनी कार्यक्रमका संयोजक विजेन महर्जनसँग सोध्दा उहाँ भन्नुहुन्छ, “मलाई सगित प्रति बच्चैदेखि भुकाव थियो। त्यसैले सांगितिक क्षेत्रको विकासको लागि केही गर्न भन्ने भावनाले यो कार्यक्रम गरेको” बताउनु भयो। आगामी चैत्र ३० गते पाँगाको लाछीमा सक्षम ब्याण्डको सांगितिक कार्यक्रम हुने पनि उहाँले जानकारी दिनुभयो।

कीर्तिपुरमा रक्तदान कार्यक्रम हुने

कीर्तिपुर, काठमाडौं /
कीर्तिपुर क्षेत्रको वित्तीय क्षेत्रमा आफ्नो विशिष्ट र छुट्टै पहिचान बनाउन सफल कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो स्थापना कालदेखि सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध सामाजिक कार्यहरू गर्दै आइरहेको छ।

जनचेतना, महिला शक्ति करण, रोजगारीमूलक तालिम जस्ता विविध कार्यक्रममा प्रत्यक्ष एवं अप्रत्यक्ष त्वस संस्थाले सहयोग एवं समन्वयसमेत गर्दै आइरहेको छ।

विविध प्रकारका सामाजिक कार्यक्रम आयोजना गर्ने क्रममा यस संस्थाको १४ औं वार्षिक उत्सवको उपलक्ष्यमा मिति २०७० चैत्र ८ गते शनिवार सहकारी भवन (KMC Complex) मा विहान १०.३० बजेदेखि २ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गर्न गइरहेको सहकारीले जनाएको छ। उक्त कार्यक्रममा सहभागी जनाइ आफ्नो अमूल्य रक्तदान गर्नु हुन इच्छुक सबैलाई सहकारी संस्थाले अनुरोध गरेको छ।

हैन त ?

-निरज

यो हजुरहरूकै सहयोग बाट बाँचिरहेको बडगुर त नि...
तर जे जे चिनलाई चिनके
बच्चाहरूले चुस्या चुसे गर्छन्,
जे जे चुस्या हुन... कुन ?
दुख हो कि रगत छुटाउने
गाह्रो।



अनुवाद साहित्य- उपन्यास “भावना”-५- नजरराम महर्जन

३

समय बित्दै गइरहेको थियो। उसले सानुकहाँ जान छाडेको थिएन। उनीसँग उसको सम्बन्ध राम्रै थियो। भावना दस वर्षकी भइन्। उनी चार कक्षामा पढ्न थालिन्। उसलाई भावना मन पर्न थाल्यो। भावना उसको लागि आफैले जन्माएकी छोरीजस्तै लाग्न थाल्यो। भावनाको दाजु भानु छ कक्षामा अनि भाइ भुवन दुई कक्षामा पढ्न थाले। तीन तीनजना बच्चाहरूलाई पढाउन सानुलाई गाह्रो भयो। एकदिन सानुले उसलाई भनी, “भावना छोरी हुन्। तरुणी भएपछि विहे गरी पठाइ दिन्छु, त्यसैले उनलाई नपढाए पनि केही हुँदैन। छोराहरूलाई जति पढाउन सकियो त्यति आफैलाई फाइदा हुने। त्यसैले भावनालाई स्कूल नपठाउने विचार गरेकी छु।”

सानुको यो कुरा सुनेर उसलाई नरमाइलो लाग्यो। साँचै सानुले भावनालाई पढाउँदैन कि भन्ने पीर पर्न थाल्यो। उसले सानुलाई भन्यो, “भावनाको पढाई रोक्नु हुँदैन। विहे गरेर पठाउनु पर्ने छोरी, पढायो भने पो राम्रो घरबाट माग्न आउँछ। तिमिले भावनालाई पढाउन सक्दैनौ भने म पढाउँछु। उनको पढाई खर्च म ब्यहोर्छु। आजदेखि भावना तिम्रोमात्र छोरी होइन, मेरो पनि छोरी भइन्।” यति भनी उसले सानुलाई पैसा दिन खोज्यो। “यी बच्चाहरूलाई तपाईंले उनीहरूको बाबुले नगरेको माया गरिरहनु भएको छ। हामीलाई तपाईंको माया भए पुन्छ।” सानुले पैसा लिन इन्कार गर्दै भनिन्।

सानुले भावनालाई पढाई रहिन्। उसले भावनालाई चाहिने सहयोग गरिरह्यो। एकचोटि ऊ आफ्नो कामको सिलसिलामा कलकत्ता गयो। फर्कने बेलामा उसले भावनाको लागि एउटा फ्रक र एकजोर कर्ता सुरुवालको कपडा, भानु र भुवनको लागि सर्ट र पाइन्टको कपडा पनि लिएर आयो। उनीहरूलाई कपडा दिएर मात्र घर जाने मनसायले ऊ उनीहरूको होटलमा गयो। उनीहरूको होटलको सटर बन्द थियो। बाहिर सटर बन्द भए पनि भित्रको ढोका त खुला होला भन्ने सोचेर ऊ भित्र पस्यो। भित्र कोठामा जाने बाटोमा बत्ति पनि बलेको थिएन। अँध्यारोले केही देखिदैनथ्यो। उसले ढोका खोल्न खोज्यो। ढोका खुलेन। ढोकामा एउटा ठूलो चाइनीज ताला लगाइएको थियो। उनीहरू



कहाँ गए होलान् ? कोही विरामी भएर अस्पतालमा गएको होला भनेर सोच्दै ऊ बाहिर आयो। त्यहाँ नजिकको किराना पसलमा गएर उनीहरू कहाँ गए भनेर सोध्यो। “उनीहरूलाई घरधनीले निकाली दियो।” पसलेले एकैचोटि भन्यो। “अहिले उनीहरू कहाँ गएका छन् ?” उसले हतारिँदै सोध्यो।

“उनीहरू टाढै गएका हुनुपर्छ। अस्ति टूकमा सामान र खेर गएका थिए। हामीलाई यहाँ जाने त्यहाँ जाने केही पनि भनेर गएका छैनन्।” पसलेले हतार हतारमा भन्यो।

उनीहरू त्यहाँबाट अन्त कतै गएको सुनेर उसलाई साँचै नरमाइलो लाग्यो। उसलाई घर जानै मन लागेन। घर नगएर कहाँ जाने ? पहिले यसरी बाहिरबाट आउँदा घर पुग्न उसलाई हतार हुन्थ्यो। आज घर जाउँ कि नजाउँ गरेर गइरहेको छ। ऊ आएको देखेर उसको स्वास्नी किरण खुसी भइन्। उसलाई लिन उनी तलसम्म दौडेर आइन्। उसको हातको सुटकेश लिइन्। दुबैजना सँगै माथि आए। “किन जिउ सन्धो भएन कि के हो ?” उसको सुस्त चालढाल हेरेर किरणले चिन्ता लिँदै सोधिन्। ऊ फस्क्यो। उसले आफूलाई सम्हाल्दै भन्यो, “होइन, मलाई केही पनि भएको छैन।” ऊ जुत्ता फुकालेर कोठामा गयो। किरणले उसको हात समातिन् अनि निधार छामिन्। निधार तातो छैन। ठिकै महसुस गरियो। अनि बल्ल उनले सन्तोषको सास फेरिन्। खाना खाएर आएको हो कि होइन भनेर सोधिन्। ‘खाएको छैन’ उसले छोटो उत्तर दियो।

किरण खाना पकाउन माथि भान्सामा गइन्। उसले लुगा फेर्‍यो, मुख धोयो। उसलाई थकाइ लागेको जस्तो भयो। ऊ विछ्यौनामा एकछिन पल्ट्यो। उसको मन आकूलब्याकूल भयो। सानुलाई घरबेटीले किन उठायो ? अहिले उनी कहाँ होलिन् ? उनको आफ्नो घर छैन। तीन-तीन जना बच्चाहरू छन्। नयाँ ठाउँमा गएर उनी एकलैले के गरेर खालिन् ? बच्चाहरूको के हविगत हुने होला ? भानु र भुवन त केटाहरू, भावना केटी, उनी खराब मान्छेको हातमा परिन् भने विग्रिन सकिन्छन्। उनको जीवन बर्बाद हुनेछ। उसलाई भावनाको पीर पर्न लाग्यो। उसलाई के गर्नु, के गर्नु जस्तो भएर गर्मी महसुस हुन

थाल्यो। उसले पंखा चलायो। “भात पाक्यो खाने होइन ?” किरणले बोलाउन आइन्। किरणसँगै ऊ माथि गयो। भात खायो। उसलाई भात पनि त्यति रुचेन। उसले भात थपेर खाएन।

ऊ खाना खाएर फेरि विछ्यौनामा पल्टिन आयो। किरण पनि कोठामा आइन्। उनले सुटकेश उठाएर हेरेर भनिन्, “आज त सुटकेश भारी छ नि, के ल्याउनु भएको छ ?” “दशैं आयो त्यसैले लुगा ल्याएको नि।” उसले भन्यो। किरणले सुटकेश खोलेर हेरेन्। दुई टुक्रा पाइन्ट कपडा देखेर उनी खुसी भइन्। छोरा विक्रमलाई दशैंको लागि कपडा किन्नु नपर्ने भयो भनिन्। उनको लागि ल्याएको सारी पनि मन पराइन्। कपडा निकाल्दै जाँदा भावनालाई ल्याएको फ्रक देखेर उनी छक्क परिन्। उनले गोलो गोलो आँखा पारिन्। फ्रक उचालेर उसलाई देखाउँदै भनिन्, “यो केटीको लुगा कसलाई नि ? विनालाई ल्याउनु भएको हो ?” उसको दाइको छोरी विना पनि भावनाको दौतरी छिन्। त्यसैले उनैलाई ल्याएको होला भनेर किरणले भनिन्, “तपाईंले हरेक साल उनीहरूलाई लुगा दिइराख्नु भएको छ। उनीहरूले हाम्रो एकलो छोरालाई कहिल्यै एक टुक्रा धागोमात्र पनि दिएका छन् ?”

उनी प्यारप्यार कराइ रहिन्। उसले जवाफ दिनै पन्थो, नभए उनी कराई रहन्छिन्। उसले साँचो कुरा भन्यो, “त्यो फ्रक र कुर्ता सुरुवाल बाहिर पसल भएकी सानुको छोरी भावनालाई ल्याएको। कपडा दिन्छु भनेर गएको त उठेर गइसकेछन्। कहाँ गए होला ?” किरणले समातिराखेको फ्रक एकातिर पन्छाएर उसको मुखमा एकटकले हेरेर आश्चर्यचकित मुद्रामा सोधिन्, “किन त्यो आइमाईसित तपाईंको पनि सम्बन्ध छ कि के हो ?” “आफ्नो टोलमा रहेको पसलमा कहिलेकहिं साथीहरूसँग गएको छु।”

“ती आइमाई आफूखुसी उठेर गएकी होइनन्। उनलाई घरबेटीले निकालेको।” किरणले भनिन्, “अस्ति त्यहाँ पसलमा कस्तो भगडा भएको थियो। तपाईं हुनुभएको भए तपाईंले पनि भगडा गर्नु पर्ने थियो होला। भगडा भएर टोलका सबै मानिसहरू मिलेर घरबेटीलाई भनेर उनलाई उठाएका थिए।” “किन भगडा भएको थियो ?” उसले उत्सुक भएर सोध्यो।


क्रमशः



हार्दिक श्रद्धाञ्जली



जन्म : वि.सं.१९८९
असार



निधन : वि.सं.
२०७० फागुण १९

स्व.प्रेमलाल श्रेष्ठ

पाँगा बा: पुचःका सदस्य रमेश श्रेष्ठको पुज्यनीय पिता प्रेमलाल श्रेष्ठको गत फागुण १९ गते ८१ वर्षको उमेरमा असामयिक निधन भएकोमा हामी मर्माहत भएका छौं। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै

यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनले धैर्य धारण गर्न सकोस भनी समवेदना व्यक्त गर्दछौं।

श्रद्धाञ्जली अर्पण गर्नेहरू	७. अष्टवहादुर महर्जन	१४. मनोज महर्जन	२१. केशमान महर्जन	२८. नरेशमान डंगोल
१. सिद्धिलाल महर्जन	८. किसलाल महर्जन	१५. जुलुम महर्जन	२२. दिपक महर्जन	२९. केशरमान महर्जन
२. रुलिन महर्जन	९. विजय लाल महर्जन	१६. जनकलाल महर्जन	२३. नारायण महर्जन	३०. सुरेश मान सिंह
३. राजेन्द्र महर्जन	१०. प्रमोद महर्जन	१७. युवक महर्जन	२४. कृष्णभक्त महर्जन	३१. कृष्णभोला महर्जन
४. विनय डंगोल	११. बालगोपाल श्रेष्ठ	१८. प्रकाश महर्जन	२५. इश्वरलाल महर्जन	३२. बद्रीलाल महर्जन
५. जीवन महर्जन	१२. दिकेश श्रेष्ठ	१९. गोविन्द दास महर्जन	२६. कुलवहादुर महर्जन	
६. हरि कार्की	१३. हरिचन्द्र महर्जन	२०. गंगामान महर्जन	२७. रामशरण श्रेष्ठ	

ट्वान्टी-२० विश्वकप क्रिकेटमा नेपालको सानदार सुरुवात



नवीन महर्जन

गत चैत्र २ गते फागु पूर्णिमाको दिनदेखि सुरु भएको ट्वान्टी-२० विश्वकप क्रिकेट २०१४ पहिलो दिनमा नेपालले चिरपरिचित हडकड माथी ८० रनको जित दर्ज गर्दै सानदार सुरुवात गरेको छ। बङ्गलादेशको चटगाउँ क्रिकेट मैदानमा फ्लोर लाइटमा भएको उक्त खेलमा नेपालले टस हारेर ब्याटिङ गर्नु परेको थियो। प्रारम्भिक जोडी सागर पुन र सुभाष खकुरेले राम्रो ओपनिङ गर्दै व्यक्तिगत

रुपमा सागरले १३ र सुभाषले २२ रन बनाइएको थियो। त्यसपछि खेल्न आएका ज्ञानेन्द्र मल्ल र क्याप्टेन पारस खड्काले उत्कृष्ट ब्याटिङ गर्दै निकै मजबुत स्थितिमा पुऱ्याएको थियो। पारस खड्काले ४१ रन र ज्ञानेन्द्रले ४८ रन बनाई नेपालको ब्याटिङको राम्रो प्रदर्शन गरेका थिए। नेपालले पुरा ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १४९ रन बनाइएको थियो। जवाफी ब्याटिङमा आएको हडकडलाई सुरुमा नै पारस खड्काले १ विकेट चटकाएका थिए। त्यसपछि अर्को ओभरमा सोमपाल कामीले विकेट लिँदै उत्कृष्ट शुरुवात गरेका थिए। नेपालका लागि शानदार बलिङ गर्दै शक्ति गौचनले केवल ९

रन खर्चिँदै ३ विकेट लिँदै म्यान अफ द म्याच हुन सफल भएको थियो। बसन्त रेग्मीले पनि निकै आकर्षक बलिङ गर्दै ३ विकेट लिएको थियो। नेपालको लागि जितेन्द्र मुखियाले पनि १ विकेट लिएका थिए। नेपालले हडकडलाई १७ ओभरमा केवल ६९ रनमा अलआउट गरेका थिए। यसरी नेपालको लागि यो जित ऐतिहासिक विजयी भएको छ। होलीको दिनमा सम्पूर्ण नेपालीको लागि निकै गहकिलो उपहार बनेको छ। नेपालको समर्थनमा मैदानभित्र र बाहिर निकै नेपाली क्रिकेट प्रेमीहरु नेपाल, नेपाल भनेर उत्साहित बनेका थिए। जुन आखिरमा सार्थक पनि बनियो। त्यसैगरी आयोजक बङ्गलादेशले पनि

आफ्नो सुरुवात खेल निकै आकर्षक प्रदर्शन गर्दै अफगानिस्तान माथी ९ विकेटको जित हासिल गरेको छ। पहिला ब्याटिङ गर्दै अफगानिस्तानले १७१ ओभरमा केवल ७२ रन बनाई अल आउट भएका थिए। प्रतिउत्तरमा बङ्गलादेशले १२ ओभरभित्र ७८ रन बनाई जित हासिल गरेका थिए। समूह ए मा आयोजक बङ्गलादेश लगायत नेपाल, अफगानिस्तान र हडकड रहेको छ। नेपालले पहिलो पटक यस विश्वकपमा सहभागि जनाई रहेको छ भने बङ्गलादेशले सन् २००७ मा वेष्ट इण्डिजको स्थानमा सुपर एटको यात्रा तय गरेको थियो। त्यसपछि निरन्तर रुपमा सहभागी भएका छन्। त्यसैगरी अफगानिस्तानले सन् २०१० र २०१२ को ट्वान्टी-ट्वान्टीमा खेल्सकेका छन्। त्यसैगरी हडकडको पनि

यो पहिलो यात्रा हो तसर्थ नेपालको चुनौति भनेको आयोजक बङ्गलादेश र अफगानिस्तान हो। यस सुरुवात खेलमा जस्तै बाँकी दुई खेलमा पनि नेपालले आकर्षक ब्याटिङ र फिलिङ गर्न सके नेपाललाई सुपर टेनमा पुग्ने बाटो कसैले छेक्न सक्दैन तर यो त्यति सजिलो भने छैन।

त्यसैगरी प्रारम्भिक चरणको समूह वि मा जिम्बावे, आयरल्याण्ड, युएई र नेदरल्याण्ड रहेका छन्। यी टिमबीच लीग खेलै समूह ए मा जस्तै समूह बी मा १ टिम सुपर टेनको लागि छनौट हुनेछ। त्यसपछि समूह एमा रहेको ५ टिम र समूह बीको ५ टिम बीच लीग खेल हुनेछ। त्यसको उत्कृष्ट २/२ टिम मात्र फाइनल चरणमा पुग्नेछ।

मनाडलाई हराउँदै सहारा च्याम्पियन

गत चैत्र १ गते सम्पन्न आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन

आयोजक सहारा फुटबल क्लब हुन सफल भएको छ। १२ वर्षको इतिहासमा पहिलो पटक सहारा ए डिभिजन लीग विजेता मनाड-मस्याङ्दी क्लबलाई १-० गोलले स्तब्ध पार्दै च्याम्पियन भएको थियो। २०७० मा पहिलो पल्ट घरेलु प्रतियोगितामा उपाधी हात पार्न मनाड असफल रह्यो। विजयी भइ सहाराले ३ लाख ५१ हजार सहित टुफी तथा उपविजेता भई मनाडले २ लाख १ हजार हात पारेका थिए। सहाराको लागि ५४ औं मिनेटमा डिफेन्डर सरोज दाहालले गोल गरेका थिए। यस प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सहाराका रमन, मिडफिल्डर बनी उनीनै चयन भएको थियो। त्यसैगरी कीपरमा पनि सहाराकै सागर गुरुङ, डिफेन्डरमा पिटर सेगुन र प्रशिक्षकमा किरण श्रेष्ठ घोषित भएका थिए। फर्वाडमा मनाडका सुजल श्रेष्ठ र अनुशासित टिममा मच्छिन्द्र क्लबले पुरस्कार पाएका थिए।

भर्ना खुल्यो ! भर्ना खुल्यो !!

“शिक्षित आमाका असल सन्तान”
औपचारिक शिक्षाबाट बञ्चित दिदीबहिनीहरुलाई

सुवर्ण अवसर

किपू बचत तथा ऋण सहकारी सं.लि. द्वारा वि.सं. २०६३ देखि सञ्चालित दक्षिण भेगको एकमात्र महिला विद्यालय “कीर्तिपुर गृहिणी महिला विद्यालय” मा शैक्षिक सत्र २०७१ को लागि कक्षा १ देखि १० सम्म धमाधम भर्ना लिइँदैछ।



कीर्तिपुर गृहिणी महिला विद्यालय

समल-६, कीर्तिपुर, काठमाडौं फोन नं. ०१-४३३२२४८

नयाँ शो रूम खुल्यो

CTEVT बाट संचालित राष्ट्रिय शीप प्रतियोगितामा त्यउ त्मल मा स्थान हासिल गर्न सफल युनिक टेलर्सको अब नयाा शो रूम खुलेको जानकारी गराउन चाहन्छौं।



युनिक टेलर्स
नयाँबजार, फोन ४३३१०७८



निवाः स्टूडियो
निमा: स्टूडियो

खासीबजार, कीर्तिपुर

फोन नं. - ०१६२११६६३, ९८४१४६७०६९

फोटो सम्बन्धी सम्पूर्ण कार्यको लागि सम्झनु होस्।

हार्दिक श्रद्धाञ्जली

जन्म :
वि.सं.१९९५/८/५



स्व. कान्छिमाया महर्जन

निधन :वि.सं.
२०७०/११/२६



यस सहकारी संस्थाका संस्थापक सदस्य धर्म महर्जनका ममतामयी माता कान्छिमाया महर्जनको फागुन १६ गते असमायीक निधन भएकोले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसंतप्त परिवारप्रति हार्दिक समवेदना प्रकृत गर्दछौं

कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.

कीर्तिपुर सहकारी पसल

नयाँबजार कीर्तिपुर - १७ फोन ४३३०६०९, ४३३५५५१

हार्दिक श्रद्धाञ्जली

जन्म :
वि.सं.१९८०/०९/१३



निधन
:वि.सं.२०७०/११/२८



स्व. नानीमाया महर्जन

यस नगाउँ बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक शेयर सदस्य एवं कार्य समिति सदस्य श्री सुजिन महर्जनका हजुर आमा नानीमाया महर्जनको २०७० साल फागुण २८ गतेका दिन असामयिक निधन भएकोमा गहिरो दुःख व्यक्त गर्नुका साथै मृत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न शक्ति प्रदान गरुन भनी हार्दिक समवेदना व्यक्त गर्दछौं ।


अध्यक्ष

नगाउँ बचत तथा ऋण सहकारी सं.लि परिवार
नगाउँ, कीर्तिपुर-१६

हार्दिक श्रद्धाञ्जली



जन्म : १९८९



स्वर्गारोहण :वि.सं.
२०७०/११/२५



स्व. मिश्री महर्जन

हाम्रा आदरणीय फुपू मिश्री महर्जनको फागुण २५ गते असामयिक निधन भएकोले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै यस दुःखद घडिमा शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

भदा/बुहारी- विश्वजीत महर्जन/रमिला महर्जन

नातिनी/ज्वाई.- रुबी महर्जन/विकास महर्जन

नाती -विवोस महर्जन

भदै/ज्वाई.- अल्का महर्जन/देबेन्द्र महर्जन

भदै ज्वाई -अजय सिंह


नाती/नातीनी- अनु सिंह, आश्विनी सिंह, प्रलीन महर्जन

बिचा: हायेका



अनिच्चावत संखारा उप्पादवय धम्मिनो उपज्जित्वा निरुज्झन्ति तेसं उपसमो सुखो

जन्म :
वि.सं.१९८०/०९/१२



निधन :
वि.सं.२०७०/११/ २८



स्व. नानीमाया महर्जन

नगां ज्ञानमाला भजन खल:या संस्थापक दुज: नगांया दुर्गा महर्जनयां मां नानीमाया महर्जन थ्वहे फागुण २८ गते ९१ वर्षय् दिवंगत जुयादीगुली वय्क:या आत्मा चिर शान्ति जुया सुखावती भुवनय् वास लायेफय्मा नापं थुगु दु:खया घडी छेंज:पिन्सं अनित्य संसारया लुमंका धैर्य धारण याये फय्मा धका: कामना यानाचवना ।

नगां ज्ञानमाला भजन खल:

नगां

आवश्यकता

यस नगाउँ बचत तथा ऋण सहकारी संस्था लि. कीर्तिपुर, नगाउँको लागि निम्न अनुसारको कर्मचारी आवश्यक भएको हुँदा दक्ष एवं योग्य उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र कार्यालयमा उपस्थित भई दरखास्त दिनु हुन आव्हान गरिन्छ ।

पद : कार्यालय सहायक

योग्यता : + २ पास

उमेर : २० वर्ष पूरा भई ४० वर्ष ननाघेको

(अनुभवी र स्थानिय पुरुष उम्मेदवारलाई विशेष ग्राह्यता दिइने छ ।

तलब सुविधा : कम्तिमा रु.६०००/

दरखास्त दिने अन्तिम मिति : २०७०/१२/१५

सम्पर्क मिति : २०७०/१२/१८ गते

नगाउँ बचत तथा ऋण सहकारी सं.लि.

नगाउँ, कीर्तिपुर-१६, काठमाडौं

जाँड-रक्सी

सुर्ति, चुरोट तथा गाँजाको कुलत म्यारेण्टी छुटाउने

हर्बल प्राकृतिक उपचार

फिटनेस प्वाइन्ट ट्रेडिङ

नेपाल टेलिकम बाहिरीगाउँ, कीर्तिपुर-१७ फोन नं. ०१-४३३६७०१, ९८४१९८१९७६
कृपया फोन गरेर मात्र आउनु होला ।

MAKE it
POSSIBLE



The spirit of youth



HUAWEI

World's leading telecom equipment maker | World's 3rd largest smartphone vendor in 2013

Ascend Y511

Elegant and sophisticated design
4.5 inch FWVGA screen, multi-touch
Dual core 1.3GHz CPU
Support HSPA+, DL up to 21Mbps
Android 4.2TM OS



WARRANTY

1 YEAR ON Mobile Phone | **6 MONTHS ON** Battery

consumer.huawei.com

CDMA version coming soon.

MOBILE MARKET 'N' KLINIC
LOKTANTRIC CHOWK
PHONE NO. 9851152393, 9801130121